

وَ الْمُرْسَلَاتِ عُرْفًا (1) فَالْعَاصِفَاتِ عَصْفًا (2) وَ
النَّاشِرَاتِ نَشْرًا (3) فَالْفَارِقَاتِ فَرَقًا (4) فَالْمُلْقِيَاتِ
ذِكْرًا (5) عُدْرًا أَوْ نُذْرًا (6) إِنَّمَا تُوعَدُونَ لَوَاقِعٍ (7)
فَإِذَا النُّجُومُ طُمِسَتْ (8) وَ إِذَا السَّمَاءُ فُرِجَتْ (9)
وَ إِذَا الْجِبَالُ نُسِفَتْ (10) وَ إِذَا الرُّسُلُ أُقْتَتِ (11)
لِأَيِّ يَوْمٍ أُجِّلَتْ (12) لِيَوْمِ الْفَصْلِ (13) وَ مَا
أَدْرَاكَ مَا يَوْمِ الْفَصْلِ (14) وَ يَلُومُ الْيَوْمَئِذٍ الْمُكَذِّبِينَ
(15) أَلَمْ نُهْلِكِ الْأَوَّلِينَ (16) ثُمَّ نَتَّبِعُهُمُ
الْآخِرِينَ (17) كَذَلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ (18)
وَ يَلُومُ الْيَوْمَئِذٍ الْمُكَذِّبِينَ (19) أَلَمْ نَخْلُقْكُمْ مِنْ مَاءٍ
مَهِينٍ (20) فَجَعَلْنَاهُ فِي قَرَارٍ مَكِينٍ (21) إِلَى قَدَرٍ
مَعْلُومٍ (22) فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ (23) وَ يَلُومُ الْيَوْمَئِذٍ

لِلْمُكَذِّبِينَ (24) أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا (25)
أَحْيَاءَ وَ أَمْوَاتًا (26) وَ جَعَلْنَا فِيهَا رَوَاسِيَ
شَامِخَاتٍ وَ أَسْقَيْنَاكُمْ مَاءً فُرَاتًا (27) وَيْلٌ يَوْمَئِذٍ
لِلْمُكَذِّبِينَ (28) انْطَلِقُوا إِلَى مَا كُنْتُمْ بِهِ تُكَذِّبُونَ
(29) انْطَلِقُوا إِلَى ظِلِّ ذِي ثَلَاثِ شُعَبٍ (30) لَا
ظَلِيلٍ وَ لَا يُغْنِي مِنَ اللَّهَبِ (31) إِنَّهَا تَرْمِي بِشَرِّ
كَالْقَصْرِ (32) كَأَنَّهُ جِمَالَةٌ صُفْرٌ (33) وَيْلٌ يَوْمَئِذٍ
لِلْمُكَذِّبِينَ (34) هَذَا يَوْمٌ لَا يَنْطِقُونَ (35) وَ لَا
يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ (36) وَيْلٌ يَوْمَئِذٍ لِلْمُكَذِّبِينَ
(37) هَذَا يَوْمُ الْفَصْلِ جَمَعْنَاكُمْ وَ الْأَوَّلِينَ (38)
فَإِنْ كَانَ لَكُمْ كَيْدٌ فَكِيدُوا (39) وَيْلٌ يَوْمَئِذٍ
لِلْمُكَذِّبِينَ (40)

~~~~~

By the (winds) sent forth one after another (to man's profit); which then blow violently in tempestuous gusts, and scatter (things) far and wide; then separate them, one from another, then spread abroad a reminder, whether of justification or of warning;- assuredly, what ye are promised must come to pass. Then when the stars become dim; when the heaven is cleft asunder; when the mountains are scattered (to the winds) as dust; and when the messengers are (all) appointed a time (to collect);-for what day are these (portents) deferred? For the day of sorting out. And what will explain to thee what is the day of sorting out? Ah woe, that day, to the rejecters of truth! Did We not destroy the men of old (for their evil)? So shall We make later (generations) follow them. Thus do We deal with men of sin. Ah woe, that day, to the rejecters of truth! Have We not created you from a fluid (held) despicable?- The which We placed in a place of rest, firmly fixed, for a period (of gestation), determined (according to need)? For We do determine for We are the best to determine (things). Ah woe, that day! To the rejecters of truth! Have We not made the earth (as a place) to draw together. The living and the dead, and made therein mountains standing firm, lofty (in stature); and provided for you water sweet (and wholesome)? Ah woe, that day, to the rejecters of truth! (It will be said:) "Depart ye to that which ye used to reject as false! "Depart ye to a shadow (of smoke ascending) in three columns, "(Which yields) no shade of coolness, and is of no use against the fierce blaze. "Indeed it throws about sparks (huge) as forts, "As if there were (a string of) yellow camels (marching swiftly)." Ah woe, that day, to the rejecters of truth! That will be a day when they shall not be able to speak. Nor will it be open to them to put forth pleas. Ah woe, that day, to the rejecters of truth! That will be a day of sorting out! We shall gather you together and those before (you)! Now,

~~~~~

~~~~~  
if ye have a trick (or plot), use it against Me! Ah woe, that day, to  
the rejecters of truth!

قسم ہے اُن (ہواؤں) کی جو پے در پے بھیجی جاتی ہیں، پھر طوفانی رفتار سے چلتی  
ہیں اور (بادلوں کو) اٹھا کر پھیلاتی ہیں، پھر (اُن کو) پھاڑ کر جدا کرتی ہیں، پھر  
(دلوں میں خدا کی) یاد ڈالتی ہیں عذر کے طور پر یا ڈراوے کے طور پر، جس چیز کا  
تم سے وعدہ کیا جا رہا ہے وہ ضرور واقع ہونے والی ہے۔ پھر جب ستارے ماند پڑ  
جائیں گے، اور آسمان پھاڑ دیا جائے گا، اور پہاڑ دھنک ڈالے جائیں گے، اور  
رسولوں کی حاضری کا وقت آ پہنچے گا (اس روز وہ چیز واقع ہو جائے گی)۔ کس روز  
کے لیے یہ کام اٹھا رکھا گیا ہے؟ فیصلے کے روز کے لیے۔ اور تمہیں کیا خبر کہ وہ  
فیصلے کا دن کیا ہے؟ تباہی ہے اُس دن جھٹلانے والوں کے لیے۔ کیا ہم نے اگلوں  
کو ہلاک نہیں کیا؟ پھر اُنہی کے پیچھے ہم بعد والوں کو چلتا کریں گے۔ مجرموں کے  
ساتھ ہم یہی کچھ کیا کرتے ہیں۔ تباہی ہے اُس دن جھٹلانے والوں کے لیے۔ کیا  
ہم نے ایک حقیر پانی سے تمہیں پیدا نہیں کیا اور ایک مقررہ مدت تک اُسے ایک  
محفوظ جگہ ٹھہرائے رکھا؟ تو دیکھو، ہم اس پر قادر تھے، پس ہم بہت اچھی  
قدرت رکھنے والے ہیں۔ تباہی ہے اُس روز جھٹلانے والوں کے لیے۔ کیا ہم نے

زمین کو سمیٹ کر رکھنے والی نہیں بنایا، زندوں کے لیے بھی اور مردوں کے لیے بھی، اور اس میں بلند و بالا پہاڑ جمائے، اور تمہیں میٹھا پانی پلایا؟ تباہی ہے اُس روز جھٹلانے والوں کے لیے۔ چلو اب اُسی چیز کی طرف جسے تم جھٹلایا کرتے تھے۔ چلو اُس سائے کی طرف جو تین شاخوں والا ہے۔ نہ ٹھنڈک پہنچانے والا اور نہ آگ کی لپٹ سے بچانے والا۔ وہ آگ محل جیسی بڑی بڑی چنگاریاں پھینکے گی (جو اچھلتی ہوئی یوں محسوس ہوگی) گویا کہ وہ زرد اونٹ ہیں۔ تباہی ہے اُس روز جھٹلانے والوں کے لیے۔ یہ وہ دن ہے جس میں وہ کچھ نہ بولیں گے اور نہ اُنہیں موقع دیا جائے گا کہ کوئی عذر پیش کریں۔ تباہی ہے اُس دن جھٹلانے والوں کے لیے۔ یہ فیصلے کا دن ہے۔ ہم نے تمہیں اور تم سے پہلے گزرے ہوئے لوگوں کو جمع کر دیا ہے۔ اب اگر کوئی چال تم چل سکتے ہو تو میرے مقابلہ میں چل دیکھو۔ تباہی ہے اُس دن جھٹلانے والوں کے لیے۔

कसम है उन फिर तूफान ,पै भेजी जाती हैं-दर-की जो पै (हवाओं)  
(उनको) फिर ,उठाकर फैलाती हैं (बादलों को) रफतार से चलती हैं और  
दिलों मे) फिर ,फाइकर जुदा करती हैं खुदा कीयाद डालती हैं उज्र (   
जिस चीज़ का तुमसे वादा किया जा रहा है वह जरूर ,के तौर पर  
और आसमान ,फिर जब सितारे माँद पड़ जाएँगे | वाक़ेअ होनेवाली है  
और रसूलों की ,और पहाड़ धुनक डाले जाएँगे ,फाइ दिया जाएगा

~~~~~

(उस रोज़ वह चीज़ वाक़ेअ हो जाएगी) हाज़िरी का वक़्त आ पहुँचेगा किस रोज़ के लिए यह काम उठा रखा गया है फ़ैसले के रोज़ के ? तबाही है ? और तुम्हें क्या ख़बर कि वह फ़ैसले का दिन क्या है । लिए क्या हमने अगलों को हलका नहीं । उस दिन झुटलानेवालों के लिए मुजरिमों । फिर उन्हीं के पीछे हम बादवालों को चलता करेंगे ? किया के साथ हम यही कुछ किया करते हैं तबाही है उस दिन । क्या हमने एक हकीर पानी से तुम्हें पैदा नहीं । झुटलानेवालों के लिए किया और एक मुकर्रर मुद्दत तक उसे एक महफूज़ जगह ठहराए पस हम बहुत अच्छी कुदरत , हम इसपर कादिर थे , तो देखो ? रखा । तबाही है उस रोज़ झुटलानेवालों के लिए । रखनेवाले हैं क्या हमने ज़मीन को समेटकर रखनेवाली नहीं बनाया जिन्दों के लिए भी और , और तुम्हें , और उसमें बलन्द व बाला पहाड़ जमाए , मुर्दों के लिए भी , चलो । तबाही है उस रोज़ झुटलानेवालों के लिए ? मीठा पानी पिलाया चलो उस साए । अब उसी चीज़ की तरफ़ जिसे तुम झुटलाया करते थे की तफ़र जोतीन शाखोंवाला है न ठंडक पहुँचानेवाला और न आग । बड़ी चिंगारियाँ - वह आग महल जैसी बड़ी । की लापट से बचानेवाला । गोया कि वे ज़र्द ऊँट हैं (जो उछलती हुई यूँ महसूस होंगी) फेंकेगी यह वह दिन है जिसमें वे । तबाही है उस रोज़ झुटलानेवालों के लिए न कुछ बोलेंगे और न उन्हें मौका दिया जाएगा कि कोई उज़्र पेश करें । यह फ़ैसला का दिन है । तबाही है उस दिन झुटलानेवालों के लिए । हमने तुम्हें और तुम से पहले गुजरे हुए लोगों को जमा कर दिया है अब अगर कोई चाल तुम चल सकते हो तो मेरे मुक़ाबले में चल देखो । तबाही है उस दिन झुटलानेवालों के लिए ।